

## बगनासकाली गाउँपालिका

### दलित वर्ग समन्वय समिति गठन तथा परिचालन कार्यविधि २०७९

#### प्रस्तावना

बगनासकाली गाउँपालिकाभित्रका दलित जाति/समुदायको सामाजिक आर्थिक विकास गर्दै दलितमाथि हुने छुवाछूत, विभेद र हिंसाको अन्त्य गर्न, समाजमा व्याप्त पुरातन सोच, अन्धविश्वास र असमानताको हटाउँदै, शोषणरहित एवं समतामूलक समाज स्थापना गर्न तथा दलित समुदायको सीप र क्षमता विकास गर्दै उनीहरुको हित प्रवर्द्धन गर्नको लागि आवश्यक कानुनी व्यवस्था गर्नु चाहनीय भएकोले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ र बगनासकाली गाउँपालिकाको प्रशासकीय कार्यविधि ऐन २०७५ को दफा ४ ले दिएको अधिकार प्रयोग गरी गाउँपालिकाले दलित समन्वय समिति गठन तथा परिचालन कार्यविधि २०७९ तयार गरी लागू गरेको छ ।

#### परिच्छेद १

##### संक्षिप्त नाम, प्रारम्भ र परिभाषा

**१. संक्षिप्त नाम :** यो कार्यविधिको नाम “बगनासकाली गाउँपालिका दलित वर्ग समन्वय समिति गठन तथा परिचालन कार्यविधि २०७९” रहेको छ ।

**२. प्रारम्भ :** यो कार्यविधि तुरन्त प्रारम्भ हुनेछ ।

**३. परिभाषा :** विषय वा प्रसङ्गले अन्य अर्थ नलागेमा यस कार्यविधिमा-

(१) “कार्यविधि” भन्नाले “बगनासकाली गाउँपालिका, दलित समन्वय समिति गठन तथा परिचालन कार्यविधि २०७७” लाई सम्झनु पर्दछ ।

(२) “वडा समिति” भन्नाले वडा अध्यक्षको अध्यक्षतामा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम गठित वडा समितिलाई सम्झनु पर्दछ ।

(३) “गाउँपालिका” भन्नाले बगनासकाली गाउँपालिकालाई सम्झनु पर्दछ ।

(४) “कार्यपालिका” भन्नाले बानासकाली गाउँपालिकाको गाउँकार्यपलिकालाई सम्झनु पर्दछ ।

(५) “गैहसरकारी संस्था” भन्नाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैहसरकारी संस्थालाई सम्झनु पर्दछ ।

(६) “समिति” भन्नाले यस कार्यविधिबमोजिम गठित दलित समन्वय समितिलाई सम्झनु पर्दछ ।

(७) “अध्यक्ष” भन्नाले यस कार्यविधि बमोजिम गठित दलित वर्ग समन्वय समितिको अध्यक्षतालाई सम्झनु पर्दछ ।

(८) “उपाध्यक्ष र सदस्य” भन्नाले यस कार्यविधि बमोजिम गठित दलित समन्वय समितिको उपाध्यक्ष र सदस्यलाई सम्झनु पर्दछ ।

(९) “सदस्य सचिव” भन्नाले दलित समन्वय समितिको सदस्य सचिवको रूपमा काम गर्न तोकिएको कर्मचारीलाई सम्झनु पर्दछ ।

**४. कार्यविधिको पालना गर्नुपर्ने :** गाउँपालिकाभित्र गठन हुने दलित समन्वय समिति र सोअन्तर्गत गठन गरिने वडा दलित समन्वय समिति, उपभोक्ता समिति, संघ, संस्था, समूहले यो कार्यविधिको पूर्ण रूपमा पालना गर्नुपर्दछ ।

#### परिच्छेद २

##### समितिको गठन र योग्यता

**५. समितिको गठन :-** दलित समन्वय समितिको गठन देहायबमोजिम हुनेछ :

(१) गाउँपालिकाको प्रत्येक वडामा गठित वडा समन्वय समितिको संयोजकहरु १-१ जना गरी ९ जना सदस्यहरु हुनेछन् र गाउँकार्यपालिकाको १ जना सदस्यलाई कार्यपालिकाले संयोजक तोक्नेछ ।

- (२) समितिमा समावेश हुन छुटेको जात, जातिका तथा लिंगको प्रतिनिधित्व हुने गरि गाउँपालिका अध्यक्षले तोकेको १ जना - सदस्य रहनेछन् ।
- (३) समितिले कार्य सञ्चालन गर्नको लागि बैठकवाट १-१ जना उपाध्यक्ष, सचिव तथा कोषाध्यक्ष जिम्मेवारी तोनेछ ।
- (४) सामाजिक विकास शाखाको प्रमुख वा गाउँकार्यपालिकाले तोकेको कर्मचारी - सदस्य सचिव
- (५) समितिको अध्यक्ष र उपाध्यक्ष दलित समुदायभित्रका फरक जाति वा फरक लिंगका हुनेछन् ।

**६. पदाधिकारी तथा सदस्यहरूको योग्यता :** दलित समन्वय समितिका पदाधिकारी तथा सदस्यहरूको योग्यता देहाय बमोजिम हुनेछ :

- (१) बगानासकाली गाउँपालिकाको स्थायी बासिन्दा ।
- (२) १८ वर्ष उमेर पूरा भएको ।
- (३) सम्बन्धित कानुनमा सूचीकृत दलित जाति/समुदायको सदस्य ।
- (४) कुनै फौजदारी अभियोगमा अदालतबाट कसूरदार नठहरिएको ।
- (५) जनप्रतिनिधि वा सरकारी कर्मचारी वा शिक्षकको रूपमा सेवामा बहाल नरहेको । तर यस व्यवस्थाले कार्यपालिकाबाट तोकिएको कर्मचारीलाई सदस्य सचिवको रूपमा काम गर्न बाधा पुऱ्याएको मानिनेछैन ।
- (६) दलितको हक्कहीत, संरक्षण र सरोकारमा क्रियाशील भई सामाजिक, सास्कृतिक क्षेत्रमा संलग्न भएको हुनुपर्नेछ ।

**७. बडास्तरीय दलित समन्वय समिति :** (१) दलित समन्वय समितिको काममा सहयोग, समन्वय, सहजीकरण गर्न र समितिले तोकेका अन्य काम गर्न दलित समन्वय समितिले हरेक बडामा बडा दलित समन्वय समिति गठन गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम गठित बडा दलित समन्वय समिति ७ देखि ११ जनासम्मको हुनेछ ।

(३) बडास्तरीय दलित समन्वय समितिका पदाधिकारी तथा सदस्यहरूको योग्यता समितिले तोकेबमोजिम हुनेछ ।

### परिच्छेद ३

#### काम, कर्तव्य र अधिकार

**८. समितिको काम, कर्तव्य र अधिकार :** यस कार्यविधिमा अन्यत्र लेखिएका काम, कर्तव्य र अधिकारको अतिरिक्त समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-

- (१) दलित समुदायको पहिचान भल्क्ने भाषा, कला, संस्कार, संस्कृति र परम्पराको संरक्षण र विकासको लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गर्ने ।
- (२) दलित समुदायका महिला, युवा, अशक्त तथा वेरोजगारलाई लक्षित गरिएका कार्यक्रमहरू सञ्चालन गर्ने ।
- (३) गाउँपालिकाभित्र सञ्चालन गरिने दलित लाभान्वित हुने कार्यक्रमको व्यवस्थापन, समन्वय र अनुगमन मुल्यांकन गर्ने ।
- (४) समितिमार्फत् सञ्चालन गरिने विभिन्न कार्यक्रम र बजेटको कार्यान्वयन लागि उपभोक्ता समिति, अनुगमन समिति वा अन्य समिति/उपसमिति गठन गर्ने ।
- (५) दलित लक्षित बजेट र कार्यक्रम निर्माणको लागि कार्यपालिकालाई सुझाव प्रदान गर्ने ।
- (६) दलित सम्बन्धी विभिन्न दिवस, समारोह, तालिम, गोष्ठी, सेमीनार आयोजना गर्ने ।
- (७) समितिका पदाधिकारीहरूको भौगोलिक वा विषयगत कार्यविभाजन गर्ने ।
- (८) बडास्तरीय दलित समन्वय समितिको गठन गरी काम, कर्तव्य र अधिकार तोक्ने तथा परिचालन गर्ने ।
- (९) गाउँपालिका भित्र रहेका सबै दलितहरूको यथार्थ तथ्यांक अद्यावधिक गर्ने, गराउने ।
- (१०) गाउँपालिका भित्रका दलित समुहको जातिगत गाउँपालिकास्तरीय समन्वय समिति गठन र परिचालन गर्ने ।
- (११) जातीय भाषा कक्षा, लोकसेवा तथारी कक्षा, सीप प्रवर्धन तथा प्रशिक्षण, संस्थागत विकासलगायतका कार्यक्रमहरू सञ्चालन गर्ने ।
- (१२) दलित सम्बन्धी तोकिएका अन्य काम गर्ने ।

**९. पदाधिकारीको काम, कर्तव्य र अधिकार :** समितिका पदाधिकारीको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :

(१) अध्यक्षको काम, कर्तव्य र अधिकार :

- क) समितिको अध्यक्षको रूपमा नेतृत्व गर्ने र परिचालन गर्ने ।

ख) बैठकको अध्यक्षता गर्ने ।

ग) समितिको बैठक आयोजना गर्न सदस्य सचिवलाई निर्देशन दिने ।

घ) समितिका पदाधिकारी तथा सदस्यहरुको कामको मूल्यांकन गर्ने र आवश्यक निर्देशन दिने ।

ङ) सदस्य सचिवसँगको परामर्शमा बैठकका एजेण्डा तय गर्ने ।

च) गाउँकार्यपालिकाले तोकेका र यस कार्यविधिमोजिम गर्नुपर्ने अन्य कामहरु गर्ने ।

(२) उपाध्यक्षको काम, कर्तव्य र अधिकार :

क) बैठकमा सहभागी भई आफ्नो राय दिने ।

ख) अध्यक्षको काममा सहयोग पुऱ्याउने ।

ग) अध्यक्षको अनुपस्थितिमा अध्यक्षको काम गर्ने ।

घ) तोकिएका अन्य काम गर्ने ।

(३) सदस्यको काम, कर्तव्य र अधिकार :

क) बैठकमा सहभागी भई आफ्नो राय दिने ।

ख) तोकिएको कार्यक्षेत्रको काम गर्ने र प्रतिवेदन दिने ।

ग) तोकिएका अन्य काम गर्ने ।

(४) सदस्य सचिवको काम, कर्तव्य र अधिकार

क) अध्यक्षसँगको परामर्शमा बैठकका एजेण्डा तय गर्ने र बैठक बोलाउने ।

ख) बैठकका निर्णयहरु प्रमाणित गर्ने ।

ग) कार्यपालिकामा नियमित प्रगति प्रतिवेदन पेश गर्ने ।

घ) समितिले तोकेको जिम्मेवारी पूरा गर्ने ।

ङ) तोकिएका अन्य काम गर्ने ।

#### परिच्छेद ४

#### **बैठक, पदावधि, पदरिक्तता र पदपूर्ति**

**१०. समितिको बैठक :** समितिको बैठक देहाय बमोजिम हुनेछ -

(१) समितिको नियमित बैठक तीन महिनामा एकपटक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ । तर यस प्रावधानले दुई महिनाअगावै आवश्यक परेमा बैठक बस्न अवरोध सिर्जना गरेको मानिने छैन ।

(२) उपपदफा (१) मा जुनसकै कुरा लेखिएको भए तापनि समितिका कम्तीमा पच्चीस प्रतिशत सदस्यले समितिको बैठक बोलाउन लिखितरूपमा अनुरोध गरेमा अध्यक्षले त्यस्तो लिखित अनुरोध प्राप्त भएको मितिले सात दिनभित्र समितिको बैठक बोलाउनु पर्नेछ ।

(३) एक बैठकदेखि अर्को बैठकबीचको अवधि १०० दिनभन्दा बढी हुनेछैन ।

(४) तत्काल बहाल रहेको समितिको बहुमत संख्यालाई बैठकको गणपूरक संख्या मानिनेछ । बैठकमा समितिका सदस्य स्वयं उपस्थित हुनुपर्नेछ ।

(५) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।

(६) बैठक सञ्चालनको लागि आवश्यक कार्यविधि समिति आफैले बनाउन सक्नेछ ।

(७) बैठकका निर्णयहरु कार्यान्वयनको लागि आवश्यक पत्राचार, जानकारी, सम्पर्क र समन्वय गर्ने जिम्मेवारी बैठकको निर्णय बमोजिम अध्यक्ष वा सदस्य सचिवको हुनेछ ।

(८) बैठकका निर्णयहरु सदस्य सचिवले प्रमाणित नगरेमा समितिका बहुमत सदस्यहरुले प्रमाणित गर्न सक्नेछन् ।

**११. समितिको पदावधि :** समितिको पदावधि नियुक्त भएको मितिले ३ वर्षको र वडा दलित समन्वय समितिको पदावधि ३ वर्षको हुनेछ । विशेष कारणवश पदावधि अगावै विघटन गर्नुपरेमा समितिको विघटन कार्यपालिकाको निर्णयबाट र वडा दलित समन्वय समितिको विघटन दलित समन्वय समितिको निर्णयबाट मात्र गर्नसकिनेछ ।

**१२. राजीनामा :** समितिका उपाध्यक्ष तथा सदस्यहरुले अध्यक्षसमक्ष र अध्यक्षले उपाध्यक्षमार्फत् बैठकमा राजीनामा पेश गर्न सक्नेछन् । प्राप्त राजीनामा समितिको बैठकले स्वीकृत गर्नसक्नेछ ।

**१३. पद रिक्तता :** देहायको अवस्थामा समितिको कुनै पदाधिकारी वा सदस्यको पद रिक्त हुनेछ :

(१) निजको राजीनामा स्वीकृत भएमा ।

(२) मृत्यु भएमा ।

(३) समितिको पदाधिकारी वा सदस्यको रूपमा बहाल रहेको अवस्थामा कुनै फौजदारी अभियोग लागी अदालतबाट प्रमाणित भएमा ।

(४) दफा ६ बमोजिमको योग्यता पूरा नभएको ठहर भई कार्यपालिकाबाट पदमुक्त भएमा ।

(५) छ, महिनाभन्दा बढी अवधि तोकिएको कार्यक्षेत्रमा नरहेको वा लगातार तीन वटाभन्दा बढी बैठकमा अनुपस्थित भई जिम्मेवारी पूरा नगरेको वा समितिको गोपनियता भंग गरेको प्रमाणित भई कार्यपालिकाबाट पदमुक्त भएमा । तर यसरी पदमुक्त गर्दा निजलाई सफाइको मौका दिनबाट बच्चित गरिनेछैन ।

**१४. पदपूर्ति :** समितिको पदावधि ६ महिना भन्दा बढी रहेको अवस्थामा समितिका कुनै पदाधिकारी वा सदस्यको पदरिक्त हुन गएमा निज जुन प्रक्रियाबाट नियुक्त भएको हो सोही प्रक्रिया वा क्षेत्रबाट बाँकी अवधिको लागि समितिमा नियुक्त गरिनेछ ।

#### परिच्छेद ५ कार्यान्वयन र व्यवस्थापन

**१५. कार्यक्रम छन्नौट :** समितिबाट कार्यान्वयन गरिने कार्यक्रम वा आयोजना गाउँ सभाबाट स्वीकृत भएको हुनुपर्नेछ ।

**१६. कार्यक्रम कार्यान्वयन :** (१) समितिबाट सञ्चालन गरिने अशक्त अपाङ्ग लक्षित कार्यक्रमको कार्यान्वयन समिति आफैले वा उपभोक्ता समितिमार्फत् गर्न सकिनेछ ।

(२) समितिले कार्यक्रम कार्यान्वयन गर्दा कुनै सरकारी, गैरसरकारी वा निजी क्षेत्रसँग साझेदारी कार्यक्रमको रूपमा पनि सञ्चालन गर्न सक्नेछ ।

(३) समितिले सञ्चालन गर्ने कार्यक्रमहरुको लागि आवश्यकता अनुसार परामर्शदाता, स्रोत व्यक्ति वा विज्ञको परिचालन गर्न सक्नेछ ।

**१७. उपसमिति गठन गर्न सक्ने :** (१) समितिले आफूले गर्नुपर्ने काम कारवाही सुचारू रूपले गर्नको लागि आवश्यकता अनुसार विभिन्न विषयसँग सम्बन्धित विशेषज्ञ, सेवा प्रदायक तथा अन्य सरोकारवालाको समेत संलग्नता रहने गरी कार्यदल वा उपसमिति वा समूहहरु गठन गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम गठित उपसमितिको काम, कर्तव्य, अधिकार तथा सेवासुविधा समितिको निर्णयबमोजिम हुनेछन् ।

**१८. सेवासुविधा :** समितिका पदाधिकारी तथा सदस्यहरुको लागि कुनै किसिमको तलबभत्ता उपलब्ध गराइनेछैन । तर स्वीकृत वार्षिक सञ्चालन बजेटको सीमाभित्र रही प्रचलित नियमानुसार बैठक भत्ता, सञ्चार र यातायात खर्च कार्यपालिकाको नियम अनुसार उपलब्ध गराउन सकिनेछ ।

**१९. बजेट व्यवस्थापन :** समितिको कार्यालय तथा बैठक खर्च र कार्यक्रम सञ्चालनको लागि आवश्यक बजेट गाउँकार्यपालिकाले व्यवस्थापन गर्नेछ ।

**२०. अनुगमन र मूल्यांकन :** (१) समितिमार्फत् सञ्चालन भइरहेका कार्यक्रमहरुको नियमित अनुगमन समितिका पदाधिकारीहरुबाट हुनेछ ।

(२) गाउँपालिकाको अनुगमन तथा मूल्यांकन समितिले दलित समन्वय समितिको कामको अन्तिम अनुगमन र मूल्यांकन गर्नेछ ।

(३) गाउँपालिकाको अनुगमन तथा मूल्यांकन समितिको काममा सहयोग गर्नु समितिको कर्तव्य हुनेछ ।

**२१. प्रतिवेदन :** समितिले आफूले गरेका कामकारबाहीको प्रगति प्रतिवेदन तोकिएको ढाँचामा अर्धवार्षिक रूपमा कार्यपालिकामा पेश गर्नुपर्नेछ ।

## परिच्छेद ६ विविध

**२२. कार्यालय :** समितिको कार्यालय गाउँकार्यपालिकाले तोकेको स्थानमा रहनेछ ।

**२३. समितिको छाप :** समितिको काम कारबाहीको निमित्त अनुसूची १ बमोजिमको आफ्नो एउटा छुटै छाप हुनेछ । साथै समितिको कार्यालयमा साइनबोर्ड र कार्यालय प्रयोजनको लागि लेटरप्याड छपाइ गरी प्रयोग गर्न सक्नेछ ।

**२४. कार्य सञ्चालन विधि :** यस कार्यविधिमा उल्लेख भएका विषयहरूको कार्यान्वयनका लागि समिति आफैले आफ्नो कार्य सञ्चालन मापदण्ड बनाई लागु गर्न सक्नेछ ।

**२५. सपथ ग्रहण गर्नुपर्ने :** सदस्य सचिव वाहेक समितिका सबै पदाधिकारी तथा सदस्यहरूले गाउँपालिका अध्यक्षसमक्ष पद तथा गोपनियताको सपथग्रहण गर्नुपर्नेछ । सपथको ढाँचा अनुसूची २ बमोजिमको हुनेछ ।

**२६. प्रमाण-पत्रसम्बन्धी व्यवस्था :** सदस्य सचिव वाहेक समितिका सबै पदाधिकारी तथा सदस्यहरूलाई गाउँपालिकाको तर्फबाट अनुसूची ३ बमोजिमको ढाँचामा प्रमाण पत्र प्रदान गरिनेछ ।

**२७. सहयोग र समन्वयमा काम गर्नुपर्ने :** (१) समितिले गाउँपालिकाको सामाजिक विकास शाखासँगको समन्वयमा काम गर्नुपर्नेछ ।

(२) समितिको काममा सहयोग र समन्वय गर्नु सामाजिक विकास शाखाको कर्तव्य हुनेछ ।

(३) यस कार्यविधि बमोजिम समितिले गर्ने काममा कार्यपालिका, वडा समिति र गाउँपालिकाभित्र रहेका कार्यालयहरूले आवश्यक सहयोग र समन्वय गर्नुपर्नेछ ।

**२८. प्रचलित कानुन बमोजिम हुने :** यस कार्यविधिमा उल्लेख भएको विषयमा यसै कार्यविधि बमोजिम र यसमा उल्लेख नभएको विषयमा गाउँपालिकाको प्रचलित कानुन बमोजिम हुनेछ ।

**२९. संशोधन :** गाउँकार्यपालिकाले यस कार्यविधिको कुनै परिच्छेद वा दफा वा उपदफा वा कुनै अंशमा थपघट, हेरफेर वा संशोधन गर्नसक्नेछ । यसका लागि समितिको सिफारिस राख्नुपर्नेछ ।

**३०. बाधा अडकाउ फुकाउन र व्याख्या गर्न सक्ने :** कार्यपालिकाले यस कार्यविधिको कार्यान्वयनको क्रममा थप व्याख्या गर्न वा बाधा अडकाउ फुकाउन सक्नेछ ।

**३१. बचाउ :** यस कार्यविधिको उद्देश्य तथा विषय क्षेत्रमा प्रचलित कानुन बमोजिम यसअघि भएका कार्यहरु यसै कार्यविधि बमोजिम भएको मानिनेछ ।

अनुसूची- १  
समितिको छाप  
(कार्यविधिको दफा २३ सँग सम्बन्धित)

नाम : दलित वर्ग समन्वय समिति, बानासकाली गाउँपालिका, बगनासकाली चिर्तुङ्घधारा, पाल्पा  
लुमिवनी प्रदेश नेपाल

स्थापना: २०७९

लोगो : दलित समन्वय समिति बैठकको सिफारिसमा गाउँ कार्यपालिका बैठकले अनुमोदन गरे  
बमोजिमको हुनेछ ।

अनुसूची- २  
समितिका पदाधिकारी तथा सदस्यहरूले लिने सपथको ढाँचा  
कार्यविधिको दफा २५ सँग सम्बन्धित

म... ... ... ... ... सत्य निष्ठापूर्वक यो शपथ लिन्छु कि बगनासकाली गाउँपालिकाको दलित समन्वय समिति गठन तथा परिचालन कार्यविधि २०७९ बमोजिम गठित समितिको ..... पदको हैसियतले मलाई सुम्पिएको जिम्मेवारी र कर्तव्य पालन कसैको डर, त्रास, मोलाहिजा, पक्षपात, द्वेष वा लोभमा नपरी निष्पक्ष तथा इमान्दारीपूर्वक गर्नेछु र आफ्नो कर्तव्य पालनाको सिलसिलामा जानकारी हुन आएको गोप्य कुरा प्रचलित कानूनको पालनाको सिलसिलामा बाहेक कुनै अवस्थामा कसैलाई कुनै पनि माध्यमबाट आफू पदमा बहाल रहे वा नरहेको जुनसुकै अवस्थामा प्रकट गर्ने छैन ।

नाम :-..... पद.....  
मिति :-..... दस्तखत : .....

अनुसूची- ३  
समितिका पदाधिकारी तथा सदस्यहरूलाई प्रदान गरिने प्रमाण-पत्रको ढाँचा  
कार्यविधिको दफा २६ सँग सम्बन्धित  
बगनासकाली गाउँपालिकाका

बगनासकाली गाउँपालिकाको दलित समन्वय समिति गठन तथा परिचालन कार्यविधि २०७९ बमोजिम गाउँ कार्यपालिकाको मिति ..... सम्पन्न बैठकको निर्णय अनुसार बगनासकाली गाउँपालिका ..... निवासी तपाइ श्री ..... (ना.प्र.नं.....) लाई समितिको ..... पदमा नियुक्त गरिएको छ । कुशलता पूर्वक जिम्मेवारी सम्पादन गर्नु हुनेछ भन्ने विश्वास सहित तपाइलाई हार्दिक बधाइ तथा सफाल कार्यकालको शुभकामना ।

हस्ताक्षर.....

नाम.....

प्रमुख प्रसासकीय अधिकृत

हस्ताक्षर.....

नाम.....

अध्यक्ष.....

मिति .....